

**गोरखा नगरपालिका, शिक्षक छनौट समिति,**

**गोरखा नगरपालिका -८, डुम्रीडाँडा गोरखा**

**शिक्षक करारमा पदपूर्तिको लागि दरखास्त आह्वान सम्बन्धी सूचना**

गोरखा नगरपालिकाको शिक्षा ऐन, २०७४ को दफा ३४ को उपदफा ८ मा भएको व्यवस्था अनुसार सामुदायिक विद्यालयहरूमा रिक्त शिक्षक पद करारका माध्यमबाट अस्थायी पदपूर्तिको गर्नुपर्ने भएकाले देहायको शर्त र परिधिको अधिनमा रही रित पूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

**१ रिक्त शिक्षक पदको किसिम, तह, श्रेणी र विषय**

**क निम्नमाध्यमिक तह**

सिन	रिक्त पदको किसिम	विषय	विज्ञापन न	आवश्यक पद सङ्ख्या	विज्ञापनको किसिम
१	थप शिक्षक अनुदान	विज्ञान	२०१/२०७५/०७६	१(एक)	खुला

**ख माध्यमिक तह**

सिन	रिक्त पदको किसिम	विषय	विज्ञापन न	आवश्यक पद सङ्ख्या	विज्ञापनको किसिम
१	शिक्षण सिकाइ सहयोग अनुदान	विज्ञान	३०१/२०७५/०७६	२(दुई)	खुला
२	शिक्षण सिकाइ सहयोग अनुदान	विज्ञान	३०२/२०७५/०७६	१(एक)	महिला
३	शिक्षण सिकाइ सहयोग अनुदान	अङ्ग्रेजी	३०३/२०७४/०७५	१(एक)	खुला
४	सद्वा	गणित	३०४/२०७४/०७५	१(एक)	खुला
५	साविक उमावि अनुदान	लेखा	३०५/२०७४/०७५	१(एक)	खुला

**२ उमेद्वारको योग्यता**

**क निम्न माध्यमिक तहको लागि**

परीक्षा दिन चाहेको विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको ।

**ख माध्यमिक तहको लागि**

- परीक्षा दिन चाहेको विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको ।
- शिक्षा शास्त्र संकाय तर्फ स्नातक तह उत्तीर्ण गरेको भए यस प्रयोजनको लागि तालिम प्राप्त गरेको मानिने छ ।

**ग साविक उमावि तहको लागि**

- सम्बन्धित विषयमा स्नातकोत्तर परीक्षा उत्तिर्ण गरेको ।

**३ परीक्षाको किसिम:लिखित र अन्तर्वाती**

**४ परीक्षा केन्द्र :पछि प्रकाशित गरिने छ ।**

**५ परीक्षा दस्तुर**

माध्यमिक तहको लागि १,०००।-

निम्न माध्यमिक तहको लागि ८००।-

- ६ दरखास्त दिने स्थान: शिक्षा शाखा, गोरखा नगरपालिका गोरखा
- ७ दरखास्त दिने अन्तिम मिति : २०७५/०६/२२ गतेसम्म र दोब्बर दस्तुर तिरी २०७५/२/२९ सम्म
- ८ लिखित परीक्षाको मिति: सम्पर्क मितिमा तोकिने छ ।
- ९ सम्पर्क मिति २०७५/०६/२९ गते
- अन्तरवार्ता लिखित परीक्षाको नतिजा प्रकाशनसँगै मिति समय र स्थान तोकिने छ ।
- १० दरखास्त फारम साथ अनिवार्यरूपमा पेश गर्नु पर्ने कागजातहरू
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  - सम्बन्धित तहको शैक्षिक योग्यता र तालिमको प्रमाणपत्रको प्रतिलिपि
  - सम्बन्धित तहको स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
- ११ विज्ञापन सम्बन्धी थप जानकारीहरू
- शिक्षक सेवा आयोग नियमावली सशोधनसहित, २०५७ को नियम १० बमोजिम उमेदवार हुन अयोग्य नभएको हुनु पर्नेछ ।
  - विदेशी सस्थामा अध्ययन गरेको उमेद्वारहरूले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।
  - सम्बन्धित तहको पाठ्यक्रम शिक्षक सेवा आयोगको वेभसाइट [www.tsc.gov.np](http://www.tsc.gov.np) बाट प्राप्त गर्न सकिने छ भने दरखास्त फारम गोरखा नगरपालिकाको वेभसाइट [www.gorkhamun.gov.np](http://www.gorkhamun.gov.np) बाट प्राप्त गर्न सकिने छ ।
  - दरखास्त फारमको अग्र भागमा उमेद्वारले आफ्नो नाम थर विज्ञापन न र परीक्षा दिने विषय स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ
  - कुनै उमेद्वारले झुट्टा विवरण/ कागजात पेश गरेको पाइएमा निजको दरखास्त फाराम अस्वीकृत गरिने छ । यदि त्यस्ता उमेदवारले नियुक्ति लिइसकेको भए नियुक्ति समेत रद्द गर्ने तर्फे आवश्यक कारबाही गरिने छ ।
  - रीत नपुगेको वा शर्त राखी कुनै पनि दरखास्त स्वीकृत गरिने छैन ।
  - दोब्बर दस्तुरको म्याद भित्र प्राप्त गरेको शैक्षिक योग्यता र तालिम यस प्रयोजनको लागि गणना गरिने छैन ।